



नेपाल सरकार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

(स्थानीय तह समन्वय शाखा)

पत्र संख्या:- २०८०/०८१

चलानी नं.: - *JLC*



मिति: २०८०/०९/२३

ने.सं.- ११४४, थिंलागा, १२ सोमबार

विषय: जानकारी ।

श्री नगरपालिका (सबै),

श्री गाउँपालिका (सबै) ।

महालेखापरीक्षकको कार्यालयको प. सं. २०८०।०८१, च. नं. ३४, मिति २०८०।०९।१३ को सबै स्थानीय तहलाई निर्देशन सम्बन्धि पत्र र मिति २०८०।०९।१२ को निर्देशन पाना संख्या ३ (तिन) संलग्न छ । विस्तृत व्यहोरा पत्रबाट अवगत भई सोही बमोजिम गर्नु गराउनुहुन आवश्यक कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ ।

*अधिकृत
१/२३
(दीपेश कट्टेल)*

शाखा अधिकृत

बोधार्थ:

श्री महालेखापरीक्षकको कार्यालय, बबरमहल ।

श्री सूचना तथा प्रविधि शाखा: मन्त्रालयको Website मा Upload गरिदिनुहुन एवं E-mail मार्फत सम्पूर्ण स्थानीय तहहरूलाई जानकारी गराईदिनु हुन ।

६८
२०८०।०५।१२ आठ
काठमाडौं



काठमाडौं
६४२
५१९८

पत्र संख्या: २०८०।८१
च.नं. ४८

महालेखापरीक्षकको कार्यालय

Office of the Auditor General

बबरमहल / अनामिनगर, काठमाडौं, नेपाल
Babarmahal / Anamnagar, Kathmandu, Nepal

केन्द्रीय सचिवालय तथा स्थानीय प्रशासन निर्देशनालय

मिति: २०८०।९।१३
३।९।६

कार्यालय
२३२
०८०।८।२२

सहृदीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
वर्ता नं.: २५२९
वर्ता दिनी: ३।९।६

श्रीमान सचिवज्यू

सहृदीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरवार, काठमाडौं ।

विषय: सबै स्थानीय तहलाई निर्देशन सम्बन्धमा

प्रस्तुत विषयमा लेखापरीक्षण ऐन २०७५ को दफा २४(१) बमोजिम कार्यवाहक महालेखापरीक्षकज्यूबाट स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतज्यूलाई यस कार्यालयको च.नं. ३३, मिति २०८०।०९।१२ गतेको निर्देशन यसै साथ संलग्न राखीएको छ । उक्त निर्देशनलाई सबै स्थानीय तहलाई पत्राचार गरी कार्यान्वयन गर्ने व्यवस्था समेत मिलाउनु हुन आदेशानुसार अनुरोध गर्दछु ।

स्थानीय तहलाई निर्देशन

सबै स्थानीय तहलाई निर्देशन

कैप्टन
५।२३

सहृदीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सचिवज्यूको कार्य कक्ष
दर्ता नं.: ३।९।६
दर्ता दिनी: ०८०।८।९६

रमेश सुवेदी
निर्देशक

महालेखापरीक्षक निर्देशक
संस्थानीय तहलाई निर्देशन
सहृदीय प्रशासन अधिकृतज्यूलाई दिए गए छ
२०८०।८।९६

X



महालेखापरीक्षकको कार्यालय

Office of the Auditor General

बबरमहल/अनामनगर, काठमाण्डौं, नेपाल

Babarmahal / Anamnagar, Kathmandu, Nepal



विषय: निर्देशन

२०१६

पत्र सङ्ख्या: २०८०।८।८१

च.नं. २२

मिति: २०८०।९।१२

श्री लेखा उत्तरदायी अधिकृतज्यू, संवैधानिक निकाय, सङ्घीय मन्त्रालय, आयोग, सचिवालय ।

श्री लेखा उत्तरदायी अधिकृतज्यू, सबै प्रदेश मन्त्रालय, आयोग, सचिवालय ।

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू, सबै स्थानीय तह ।

महोदय.

नेपालको संविधानको धारा २४१ बमोजिम राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय र नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल लगायत सबै सङ्घीय र प्रदेश सरकारी कार्यालयको लेखा कानून बमोजिम नियमिता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समतेको विचार गरी महालेखापरीक्षकबाट लेखापरीक्षण हुने व्यवस्था छ ।

सङ्घीय संचित कोष र अन्य सरकारी कोषको संचालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण लेखापरीक्षण तथा अन्य आर्थिक गतिविधीलाई व्यवस्थित गरी सङ्घीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउन समष्टिगत आर्थिक स्थायित्व कायम गर्न र संघ, प्रदेश र स्थानीय तहको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ कार्यान्वयनमा रहेको छ । सरकारी रकम खर्च गर्ने, लेखा राख्ने, प्रतिवेदन गर्ने आदि सम्बन्धमा कानुनी व्यवस्था स्पस्ट भएता पनि आर्थिक वर्ष २०७८।७९ सम्मको अर्थिक कारोबारको लेखापरीक्षणबाट महालेखापरीक्षकको साठीौं वार्षिक प्रतिवेदनसम्म बेरुजु र कारबाही गरी दुझो लगाउनुपर्ने रकम कुल रु ९ खर्च ५९ अर्व ७९ करोड बेरुजु रहेको छ ।

मिति २०८०।४।१० मा स्वीकृत वार्षिक लेखापरीक्षण योजना अनुसार आर्थिक वर्ष २०७९/८० लेखापरीक्षण भइ रहेको र आगामी माघमसान्तमा लेखापरीक्षण सम्पन्न गरी चैत्रमसान्तसम्ममा महालेखापरीक्षकको ६१ औ वार्षिक प्रतिवेदन तयार गर्ने कार्यतालिका रहेको छ । कानुनसम्मत सार्वजनिक खर्चको सुनिश्चितता गरी खर्चको सार्थक मूल्य प्राप्तिका लागि लेखापरीक्षणबाट देखिएका कैफियतहरू ऐन नियममा उल्लिखित समयावधि भित्र असूल उपर, प्रमाण पेश वा पेशकी फस्याँट गरी वार्षिक प्रतिवेदन पेश गर्नु अगावै बेरुजु शून्य बनाउने काम कर्तव्य र अधिकार लेखा उत्तरदायी अधिकृत र जिम्मेवार पदाधिकारीको नै हो । अतः लेखापरीक्षणबाट देखिएका कैफियतहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३७, ३८, ३९, ४० तथा नियमावली २०७७ को नियम ८७, ८८, ८९, ९० बमोजिम तथा प्रदेश सरकार, स्थानीय तहहरूले पनि तर्जुमा गरेको कानुनले तोकिएको म्याद तथा प्रक्रिया पुरा गरी फस्याँट, सम्परीक्षण तथा राफसाफ गरी आर्थिक अनुशासन कायम गर्न गराउनु हुन लेखापरीक्षण ऐन २०७५ को दफा २४(१) बमोजिम देहायका निर्देशन जारी गरीएको छ:

- आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ३६ बमोजिम अन्तिम लेखापरीक्षणको सिलसिलामा सोधिएको प्रश्नको जवाफ वा माग गरिएको लेखा तथा विवरण लेखापरीक्षणको क्रममा उपलब्ध गर्ने गराउने व्यवस्था

Phone: 01-4772220, 4771270, 4262958, Post Box: 13328

email: aag.mgmt@oagnep.gov.np/ dir.mgnt@oagnep.gov.np/ Web Page: www.oag.gov.np



मिलाउने र लेखापरीक्षणको क्रममा लेखा तथा विवरण पेश गर्न नसकेमा सो को कारणवाट देखिएको बेरुजु वा
कैफियत प्रति सम्बन्धित पदाधिकारी नै जिम्मेवार हुनेछ ।

२. ऐनको दफा ३७ बमोजिम महालेखापरीक्षकवाट लेखापरीक्षण गरी प्रारंभिक प्रतिवेदनमा औल्याइएका बेरुजु सम्बन्धमा सो सूचना प्राप्त भएको ३५ दिन वा म्याद थप माग गरेको म्यादभित्र उक्त प्रतिवेदेन फस्यौट वा सम्परीक्षण गराई बेरुजु शून्य बनाउने व्यवस्था मिलाउनु हुनेछ ।
३. ऐनको दफा ३८ बमोजिम बेरुजुको लगत कार्यालय र केन्द्रिय स्तरमा अद्यावधिक गर्ने सम्बन्धमा मिति २०८०।६।५ मा जारी गरिएको निर्देशन अवगत नै छ । सो बमोजिम लगत अद्यावधिक गरी बेरुजु फस्यौट तथा फरफारक गराउनु हुनेछ ।
४. ऐनको दफा ३९ बमोजिम लेखापरीक्षणमा औल्याएका बेरुजुको सम्बन्धमा प्रमाण पेश गरी वा नियमित गरी गराई वा असूल उपर गरी फस्यौट गर्ने जिम्मेवारी तथा दायित्व बेरुजुसँग सम्बन्धित जिम्मेवार व्यक्ति तथा आर्थिक कारोबारमा संलग्न पदाधिकारीको हुने, सो बमोजिम बेरुजु फस्यौट हुन नसकेमा लेखाउत्तरदायी अधिकृतले जाँचबुझ गराई तथा नियमित अनुगमन गरी बेरुजु असूल फस्यौट गर्न गराउनु पर्ने भएकोले ऐनको सो व्यवस्था अनुसार कारवाही पूरा गरी असूल वा नियमित वा प्रमाण पेस गरी बेरुजु फस्यौट तथा सम्परीक्षण गराउनु हुनेछ ।
५. ऐनको दफा ४० बमोजिम प्रक्रिया पूरा गरी लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित बेरुजु असूल गरी फस्यौट तथा नियमित गर्ने सम्बन्धित पदाधिकारीसँग आवश्यक विवरण वा स्पष्टिकरण लिइ बेरुजु असूल गराई समयमै फस्यौट गर्ने गराउने कार्य गरी बेरुजु फस्यौट तथा फरफारख गर्न गराउन हुनेछ ।
६. ऐनको दफा ४७ बमोजिम लेखापरीक्षणवाट मस्यौट तथा हिनामिना भएको भनि ठहर भएको रकम दफा ३९ र ४० बमोजिम फस्यौट तथा फरफारख हुन नसकेको तथा ऐन बमोजिम असूल उपर गर्नुपर्ने देखिएको रकम ३ वर्ष प्रयास गर्दा पनि नियमित, असूल, फस्यौट तथा फरफारख हुन नसकेमा सरकारी बाँकीको रूपमा लगत कायम गरी असूल उपर गर्नुपर्ने रकमको विवरण असूल उपरको लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने व्यवस्था गर्नु हुनेछ ।
७. ऐनको दफा ५४ अनुसार कार्यालयको सरकारी नगदी तथा जिन्सी भण्डारको लेखापरीक्षण गर्दा मस्यौट वा दुरुपयोग भएको देखिएमा ऐनमा उल्लेखित व्यवस्था प्रचलित कानून बमोजिम त्यस्तो मस्यौट वा दुरुपयोग गर्ने उपर आवश्यक कारवाही गरी सरकारी नगदी तथा जिन्सी भण्डार दुरुस्त राख्ने व्यवस्था मिलाउनु हुनेछ ।
८. आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ बमोजिम सरकारी रकम खर्च गर्ने कार्यविधिको अवलम्बन गरी सरकारी रकम खर्च गर्ने गराउने व्यवस्था हुनेछ ।
९. नियम ४१ बमोजिम अधिकार प्राप्त अधिकारीले सरकारी रकम खर्च गर्दा सुनिश्चित हुनुपर्ने विषयलाई ध्यान दिइ खर्च गर्ने गराउने व्यवस्था हुनेछ ।
१०. नियमावलीको परिच्छेद ५ मा उल्लेखित पेशकी दिने र फस्यौट गर्ने कार्यविधिको अवलम्बन गरी यकिन विवरणका आधारमा आवश्यक पर्ने रकम भन्दा बढी नहुने गरी पेशकी दिनुपर्ने र समयमा बीलभरपाई पेश गरी पेशकी फस्यौट गर्नु गराउनु पर्ने, दैनिक तथा भ्रमण खर्च भ्रमण पुरा गरेको १५ दिन भित्र, मालसमान खरिद गरेको २१ दिन भित्र, अन्य पेशकी काम सम्पन्न भएको १५ दिन भित्र फस्यौट गराउनु पर्ने तोकिएको म्याद भित्र पेशकी फस्यौटका लागि



आवश्यक कागजात पेश नगरेमा म्याद नाघेको मितिले वार्षिक १० प्रतिशतका दरले व्याज लगाई विभागीय कार्यालयमा २०१६ समेत गरी समयमै पेशकी फस्यौट गर्ने गराउने व्यवस्था मिलाउनु हुनेछ ।

११. नियमावलीको परिच्छेद ६ मा उल्लेखित कारोबारको लेखा राख्ने सम्बन्धमा लेखाको सिद्धान्त, आधार र ढाँचा बमोजिम लेखा राख्ने, राजस्व दाखिला लगायतका कार्य गर्नु गराउनुहुनेछ ।
१२. नियमावलीको परिच्छेद ७ बमोजिम धरौटी सम्बन्धी सेस्ता खाता अध्यावधिक गरी लेखा राख्ने, घरौटी जफत गर्ने, किर्ति गर्ने, राजस्वमा दाखिला गर्ने हिसाब मिलान गर्ने लगायतका कार्य गर्न गराउनु हुनेछ ।
१३. नियम ७५ बमोजिम वार्षिक बजेट, स्रोतान्तर, रकमान्तर निकासा, खर्च, वस्तुगत सहायता, सोझै भूक्तानी, टर्न की प्राविधिक तथा अन्य सहायता तथा शोधभर्ना हुने रकमको दात्रीपक्ष, स्रोतको प्रकार, भूक्तानी विधि समते खुल्ने गरी केन्द्रीय लेखा तथा वित्तीय विवरण तयार गर्ने गराऊने व्यवस्था मिलाउनु हुनेछ ।
१४. नियम ७६ बमोजिम कार्यालयले आर्थिक वर्षभित्र भएको नगदी, जिन्सी तथा अन्य कार्यालयको आर्थिक कारोबार वार्षिक प्रतिवेदन अनुसूची -११ बमोजिमको ढाँचामा तयार गर्ने गराउने व्यवस्था हुनेछ ।
१५. नियम ७८ बमोजिम कार्यालयले आफुले खारिद गरेको, निर्माण गरेको वा अन्य कुनै माध्यमबाट प्राप्त गरेको चल अचल मालसामान तथा सम्पत्तिको लेखा राख्ने तथा राख्न लगाउने व्यवस्था हुनेछ ।

उपर्युक्त व्यवस्थाका अतिरिक्त प्रचलित ऐन नियमको पालना गरी खर्च गर्ने गराउने, सो को व्यवस्थित लेखा राख्ने, अमिलेख चुस्त दुरुस्त राख्ने, खर्चको सार्थक मूल्य प्राप्तिको सुनिश्चितता हुने आधार तय गर्ने लगायतका कार्य गरी वित्तीय अनुशासन कायम गर्ने गराउने कार्यमा आवश्यक सहयोग हुन अनुरोध गरिएको छ ।

(महालेखा परीक्षक)
कार्यवाहक महालेखापरीक्षक

जानकारीको लागि

श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं ।

श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै प्रदेश